

# आत्महत्याबाट बचौं र बचाओ

सिपको विकास गर्ने, स्थानिय तहमा सक्रिय संघ संस्था तथा कलबहरुमा यौन तथा प्रजनन् स्वास्थ्य शिक्षाको छलफल बढाउने जसबाट अनिच्छित गर्भधारण तथा एच.आई.भी. र एड्सको संक्रमण, चेलिबेटी बेचबिखनका घटना न्यूनीकरण गर्न सकियोस र लैंड्रिक हिसा तथा विभेद न्यूनीकरणमा सहयोग पुगोस्। यसै गरि तनावमा परेका व्यक्तिहरुलाई पूर्णस्थापना र सहयोगका लागि समन्वय र सहकार्यको प्रणाली विकास गर्ने, विद्यालय तथा कलेज तहमा अतिरिक्त क्रियाकलापहरुमा मनोसामाजिक विषयमा केन्द्रित कार्यक्रमहरु र जीवनोपयोगी सिपमूलक शिक्षा कार्यक्रम आयोजना गर्ने, संघ संस्थाहरुबाट व्यक्तिलाई सम्मानजनक व्यवहार प्रदर्शन गर्ने, कुनै व्यक्ति वा परिवारमा घटेको घटनालाई व्यक्तिगत वा परिवारको मात्रै समस्याको रूपमा नलिई सामाजिक समस्याको रूपमा स्वीकार गर्ने, विभिन्न निकायको सहयोगमा सुचना र शिक्षामूलक कार्यक्रमहरु सञ्चालन गर्ने। जस्तै सडक नाटक, पोस्टर, पम्पलेट....., आत्म हत्या एक किसिमको जघन्य सामाजिक अपराध हो भन्ने वास्तविकतालाई महशुश गराउने खालका सूचना प्रसारण गर्ने साथै न्यूनीकरणको लागि गर्न सकिने नविनतम उपायहरुको खोजि गर्ने।

**दौतरी वा साथीभाइहरुले के गर्ने :**

साथीहरुको चासो व्यक्त गर्ने क्रममा उसको विचारहरु/भावनाहरुलाई व्यक्त गर्नबाट नरोकी भावनाहरु प्रकट गर्न लगाउने, उसका कुरा सुन्ने, उसका अनुभवहरु स्वीकार्ने। साथीलाई पिरोलिएको समस्या प्रति आफुले के सहयोग गर्न सक्छु भनेर सोधुहोस र सकेको सहयोग गर्नुहोस्। घर तथा घनिष्ठ साथीहरुमध्ये कसले उसको सहयोग गर्न सक्छन् भनेर पता लगाउनुहोस्। सहयोगको रूपमा सामुदायिक संस्था, मनोविमर्श कर्ता/केन्द्र तथा उपचारको सहायता लिन सकिन्छ भन्ने कुरा स्पष्ट पारिदिनुहोस्, दुवै मिलेर आउने केहि घण्टा र दिनहरुको लागि योजना बनाउने र कानुनी उपचारको उपायहरुका लागि स्थानिय निकाय, प्रहरी, महिला तथा बालबालिका कार्यालय र कानुनी सहायता समिति र सम्बन्धीत सरकारी तथा गैरसरकारी सहयोगी संघसंस्थाहरुमा जान सहयोग गर्ने।

**तनावबाट मुक्त रहन वा गर्न सकिने उपायहरु:**

- आप्नो समस्याहरु पहिचान गर्नुहोस्। समस्या समाधानका उपायहरु खोज्नुहोस्। साथी भाइ र आफन्तहरुको सहयोग लिनुहोस्। व्यक्तिहरुसँग घुलमिल हुनुहोस्।
- समस्याका कुरा वा आफना विचारहरु/भावनाहरुलाई मन मिल्ने साथी वा व्यक्तिसंग व्यक्त गर्नुहोस्।
- तपाईंको इच्छा, भावनाहरु र अनुभवहरु महत्वपूर्ण छ भन्ने ठान्हुहोस्। पुरा गर्न धैर्यहुनुहोस्।
- आफुलाई पिरोलिएको समस्या प्रति म आफुले के गर्न सक्छु भनेर आत्मालाई सोधुहोस र घर तथा घनिष्ठ साथीहरुमध्ये कसले तपाईंको समस्या समाधानमा सहयोग गर्न सक्छन् भनेर उनीहरुको सहयोगको माग गर्नुहोस्।
- सहयोगको रूपमा सामुदायिक संस्था, मनोविमर्शकेन्द्र अस्पताल, प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा सहयोग तथा उपचारको सहायता लिन सकिन्छ भन्ने कुरा स्पष्ट हुनुहोस्।
- आवश्यक सहयोग चाहिएको छ भने सहयोग लिन जाने योजना बनाउनुहोस्।

**आत्महत्याबाट बचावका सहयोगी क्रियाकलापहरु:**

भावनात्मक सुस्वास्थ्य, विभिन्न सामाजिक रीतिरिवाज, खेल, संगठन आदिमा समावेस हुनु, परिवार र साथीबीच सम्बन्ध जोड्नु र सम्पर्कमा रहनु, परिवार,

साथीहरु तथा अन्य नजिकका नातेदारबीच सहयोगको आदनप्रदान, उच्च आत्म सम्मान, शारीरिक र वातावरणीय पक्ष जस्तै: पर्याप्त निन्द्रा, सन्तुलित आहार, शारीरिक व्यायाम र लागु पदर्थ मुक्त वातावरण, मन र दिमाग खुशी र शान्त बनाउने क्रियाकलापहरु, धार्मिक तथा साँस्कृतिक मुल्यान्यतामा विश्वास, समाजिक क्रियाकलापमा संलग्नता, सामाजिक वातावरण र जीवनसँग सन्तुष्टी, सकारात्मक सामना गर्न सक्ने क्षमता, सकारात्मक सामाजिक सहयोग प्रणाली, मनोसामाजिक तथा मानसिक स्वास्थ्यमा पहुँच आदि।

**आत्महत्या हुनबाट बच्ने उपायहरु:**

- एकलोपनाको महशुश भएमा साथीसंगी र आफन्तकोमा जाने वा बस्ने।
- समुह वा साथीहरुसँग बस्ने र सकारात्मक सोंचको विकास गर्ने।
- आफुलाई मनपर्ने खेलकुद वा अन्य व्यायाम वा मनोरञ्जनका कार्यक्रममा सहभागि हुने।
- घर परिवारका मन मिल्ने सदस्य तथा साथीहरुसँग मनका कुरा व्यक्त गर्ने।
- समाजमा रहेका सहकारी वा अन्य संघसंस्था, समूहहरु ध्यान केन्द्रहरुमा सहभागी हुने।
- समुदायतहमा यस्ता समस्यामा परेकाहरुको लागि आर्थिक तथा मानसिक सहयोग केन्द्रहरु गठन गर्ने।
- समाजमा जनचेतना अभिवृद्धि गर्न र जीवनको महत्व बुझाउने खालका सुचना संचार तथा शैक्षिक साधनहरु तथार र प्रयोग गर्ने।
- व्यक्ति आफुलाई कुनै उत्पादनमुलक काममा धेरै समय व्यस्त गराउने प्रयत्न गर्ने।
- जीवनोपयोगी सीपिका उपाय अपनाउने प्रयास गर्ने। आदि

आँफै मेरे जितिन यहाँ  
झन खुशी र सफल बन्धन पिडकहरु।

मर्जन लाचार र अशक्तहरु

संघर्ष गरेर बाँच्छन साहसीहरु॥

धैर्यता साहस र कर्तव्यले

बनाई वास्तविक जीवन सफल।

पिडा दिन सक्छन पिडकलाई

खुशी र सन्तुष्ट बन्धन सन्ताति र आफन्तहरु॥

**पाल्पा जिल्लामा रहेका परामर्श केन्द्रहरु:**

१. जिल्ला अस्पताल, तानसेन ०७५-५२०१५४ र रामपूर अस्पताल, रामपूर ०७५-४००१५४
२. जिल्ला प्रहरी कार्यालय, तानसेन १००, ०७५-५२०१९९ र ५२११००
३. इन्द्रेणी समाज केन्द्रको परामर्श केन्द्र, विशाल बजार तानसेन ०७५५२००९१
४. नेपाल परिवारनियोजन संघ पाल्पा शाखाको परिवार स्वास्थ्य क्लिनिक तानसेन ०७५-५२०७२३
५. महिला तथा बालबालिका कार्यालय, बिशाल बजार तानसेन ०७५-५२०५९९
६. मिशन अस्पताल तानसेन पाल्पा ०७५-५२०१११
७. लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेन ०७५-५२०८४१

**समस्या समाधानका लागि सम्पर्क**

चौबिसै घण्टा : १००, ०७५-४२११००, ०७५-४२०९४४, ०७५-४२०१११  
कार्यालय समय : ०७५-४२०१५४, ०७५-४२००४१, ०७५-४२०८४१,  
०७५-४२०४४४, ०७५-४२०७२३



**आत्महत्या र यसको  
न्युनीकरणका उपायहरु**

**अनुरोधक**

**आत्महत्या न्युनीकरण संरक्षित अभियान सञ्जाल  
पाल्पा**



प्रकाशनका लागि आर्थिक सहयोग :  
**जिल्ला विकास समिति, पाल्पा**

## जीवनको महत्वः

तपाईं नै यो संसारको सबै भन्दा महत्वपूर्ण व्यक्ति हो । तपाईं जस्तो अरु कुनै व्यक्ति छैन, अरुको नक्कल नगर्नुहोस् । आफूमा भएको क्षमता प्रस्फुटन गर्ने अवसर खोजि गर्नुहोस् । हालसम्म तपाईंले गरेका राम्रा कुराहरुको मात्रै पटक पटक स्मरण गर्नुहोस् । आफ्नो जीवनको महत्व बुझी आफूले आफैलाई माया गर्नुहोस् । जीवन चक्रको ऋम्बा ८४ हजार जुनि पछाडि मात्रै जीवन एक पटक पाइन्छ भनिन्छ । त्यसैले मानव भएर जन्मनु अनि बाँच्नु नै एउटा महत्वपूर्ण पक्ष हो । मानिस सामाजिक प्राणी हो । सम्पूर्ण जीवनमा मानव जीवन सर्वश्रेष्ठ सृष्टि हो । मानिसको जीवन पुन प्राप्ति गर्नु कठिन हुन्छ । त्यसैले यो जीवनमा अजरअमर हुने कार्य गर्नु पर्दछ । हामी मानव जाति साच्चै भायमानी छौं । त्यसैले यो दुर्लभ मानव जीवनलाई रमाइलोसंग हाँसी खुशी विताउनु पर्दछ । मानिसले धेरै कल्पना गरेको देखेका सपनाहरु पुरा हुन्नैनन् । त्यसैले हामी कल्पनामा हैन यथार्थमा जिउन जानु पर्दछ । जसरी आगोको धर्म पोल्नु, पानीको विशेषता शितलता दिनु हो भने मानिसको धर्म समाजमा रही सेवा गरी बाँच्नु नै हो । आफ्नो आत्माको हत्या गर्नु, अर्काको आत्माको हत्या गर्नु भन्दा बढी पाप गर्नु हो । जसले आफ्नो आत्माको हत्या गर्दछ त्यो पापी हो । उसले यस लोक र परलोकमा समेत सन्तोष प्राप्त गर्न सक्दैन ।

## आत्महत्या साधारण जानकारी

आफ्नै जीवन समाप्तीको अभिप्रायले आफैबाट निर्देशित भई गरिने गतिविधिको परिणाम स्वरूप व्यक्तिको मरण वा मृत्यु हुन्छ भने त्यस किसिमको मरण वा मृत्युलाई आत्महत्या भनिन्छ । WHO का अनुसार विश्व भरि वार्षिक दश लाख व्यक्तिहरूले आत्महत्या गर्ने गरेको पाईएको छ । जसका कारण धेरै देशहरुमा यो मृत्युको दश कारणहरु मध्येमा पर्न गएको छ । तथ्याङ्कका अनुसार विश्वमा सबै भन्दा बढी आत्महत्या चीनमा हुने गरेको छ भने विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्म हत्या गरेको पाइन्छ । करिव ९५ प्रतिशत आत्महत्या गर्ने मानिसहरु मानिसिक रोगी समेत हुने गरेको कुरा अध्ययनले देखाएको छ ।

एक अध्ययनका अनुसार प्रजननशील महिलाहरूको मृत्युमा पर्हिलो कारण वा १६% आत्महत्या रहेको छ । जुन १९९८ मा तेस्रो कारण वा १०% मात्र थियो । नेपालमा आत्महत्या गर्नेको संख्या प्रति वर्ष ९.८५ प्रतिशतले बढिं भइहेको छ । सन् १९९१-२००१ को तथ्याङ्क अनुसार आत्महत्या गर्ने सम्भावना बढि भएका समूहमा १५-२४ वर्ष उमेर समुहका पर्दछन् ।

## आत्महत्या हुन सक्ने सम्भावित कारणहरु

सामान्यतया आत्महत्याका प्रमुख कारणहरुमा बंशाणुगत, दिमागको संरचना, वाल्यकालिन भोगाईहरु र वैयाक्तिक कारणहरु, पारीवारीक तथा सामाजिक वातावरण रहेका छन् । समग्रसम्मा आत्महत्या हुन सक्ने सम्भावित कारणहरुमा पारीवारीक कलह, आर्थिक विपन्नता, घरेलु हिंसा, जीवनमा असफलता, प्रेममा असफलता, असफल बैवाहिक सम्बन्ध, अनैतिक सम्बन्ध र नकारात्मक नितिजाका कारण इज्जत गुन्ने डर अथवा समानमा ठेस पुन्ने डर, शिक्षामा असफलता, माया ममताको अभाव, जीवनको महत्व थाहा नहुनु, जीवन जिउनका लागि वैकल्पिक अवसरहरुको खोजि नगर्नु, लामो समयसम्मको पारीवारीक विछोड, दीर्घकालिन रोगको कारण आदि प्रमुख रूपमा देखिन्छन् ।

## पाल्पामा आत्महत्याको वर्तमान अवस्था

पाल्पा जिल्लामा संख्यात्मक रूपमा हेर्दा आत्महत्याका घटनाहरु ऋम्बा बढीरहेका छन् । आ.व. ०६६/०६७ मा ४४ जना, ०६७/०६८ मा ६७ जना र ०६८/०६९ मा ७४ जना र ०६९/०७० मा ६० जना रहेको छ भने यस आ.व. ०७०/०७१ को चैत्र सम्मामा ४१ (पुरुष २६ महिला १५) जनाको मृत्यु भईसकेको छ । शैक्षिक योग्यताको आधारमा हेर्दा एस.एल.सी.तह भन्दा कम अध्ययन गरेकाहरु ६८ प्रतिशत, सो भन्दा माथि शिक्षा हासिल गर्ने ३२ प्रतिशत देखिन्छन् । विशेष गरि श्रावण र फाल्गुण महिनामा सबै भन्दा बढी आत्महत्या हुने गरेको देखिन्छ । उमेर समुह हेर्दा २६ देखि ४० वर्षका ३९ प्रतिशत, १६ देखि २५ वर्ष समुहका २९ प्रतिशत र ४१ देखि ६० वर्ष समुहका २५ प्रतिशत रहेको छ । यस जिल्लामा आत्महत्या गर्ने कारणमा सबै भन्दा बढी पारिवारीक कलह, आर्थिक विपन्नता, घरेलु हिंसा, जीवनमा असफलता, प्रेममा असफलता, असफल बैवाहिक सम्बन्ध, अनैतिक सम्बन्धका कारण इज्जत गुन्ने डर, नकारात्मक परिणामका कारण सम्मानमा ठेस पुन्ने डर, शिक्षामा असफलता, माया ममताको अभाव, दीर्घकालिन रोगको कारण आदि प्रमुख रूपमा देखिन्छन् ।

## आत्महत्या गर्न सक्ने व्यक्तिहरुमा देखा पर्ने लक्षण र चिन्हहरु

क) **शारीरिक परिवर्तनः** कुनै पनि विषयमा रुची वा खुशीमा कमी, शारीरिक शक्तिमा कमी, व्यक्तिगत सरसफाईमा कमी, सुताईको बानीमा परिवर्तन-धेरै सुन्नु वा थेरै सुन्नु, यौनको अनीक्षा, खाने बानीमा अचानक परिवर्तन-धेरै वा थेरै भोकको इच्छा, वजनमा घटबढ, स-साना रोगहरु बढी लानु आदि ।

ख) **बानी व्यवहारहरुः** आफ्ना भावनाहरु प्रस्त राख्न सक्दैनन्, राम्री सोच्न सक्दैनन्, ठिक समयमा सहि निर्णय गर्न सक्दैनन्, नयाँ उपाय वा कै जाने बाटो पहिचान गर्न सक्दैनन्, खानामा रुची देखाउदैनन्, नीन्द्रा नपर्ने लक्षण बताउँच्न तथा काममा ध्यान दिन सक्दैनन्, परिवार साथीभाइ र समाजबाट टाढा वा एकलोपन देखाउँन, उदासीपनाबाट बाहिर निस्कन सक्दैनन्, सदैव दुःखको अनुभूति गर्न, जीवनमा परिवर्तनको सम्भावना देखाउन, आफुलाई अयोग्य महशुश्रा गर्ने जान्छन, रक्सी तथा लागुपादार्थको गलत प्रयोग बढाउदै जान्छन, आवेगमा आएर काम गर्न, पहिले गर्दै आएका र महत्वपूर्ण लागेका कामहरु छोड्दै जान्छन, व्यक्ति स्वयंलाई महत्वपूर्ण लागेका सम्पतिहरु अरुलाई दिवै जान्छन् । अनितम चिठ्ठिहरु वा डायरी, सामाजिक सञ्जालका माध्यमहरु (फेसबुक, ट्वीटर) मा अस्वभाविक र विरक्तीपूर्ण सदेशहरु लेख्न आदि ।

ग) **कुराकालीको सिलसिलामा देखिने केहि संकेतका उदाहरणहरुः** भास्नु- “म अरु अब सहन सकिदै ।”, भविष्य नदेख्नु- “के नै छ र? चीजहरु/स्थितिहरु कहिल्यै राम्रा हुनेवाला छैनन् ।”, दोषी भावना- “सबै मेरो गलती हो, मेरो दोष हो ।”, एकलोपन- “मलाई कसैले वास्ता गदैनन्, मेरो कुरा कसैले सुन्दैन, म एकलो छु ।”, छियाछिया भएको- “म एकदमै विक्षिप्त भएको छु, कहिल्यै पुर्वः अवस्थामा नफर्किने गरी ।”, असहाय- “मैले केहि गरे पनि कुनै परिवर्तन ल्याउन सकिदै ।” “मेरो नियन्त्रण बाहिरको कुरा हो ।” “सबै नराम्रो मलाई नै हुन्छ ।”, मन अर्कै तिर जानु, आत्महत्या वा मर्नुको बारे कुरा गर्नु, आत्महत्याको योजना बनाउनु आदि ।

## समस्या समाधानका लागि व्यक्ति, घरपरिवार, समाज, र संघ-संस्थाहरुको भुमिका

व्यक्ति आफैले के गर्ने ? :

विभिन्न सामाजिक रीतिरिवाज, खेलकुद तथा संगठनमा सहभागी हुने, समस्या समाधानका लागि सहयोगिको भूमिका खोजी गर्ने, परिवार र साथी बीच सुमधुर सम्बन्ध जोड्ने, आफन्तको सम्पर्कमा रहने, परिवार, साथीहरु तथा नजिकका नातेदारहरुबाट सहयोग लिने तथा दिने, शारीरिक तथा वातावरणीय पक्षहरु जस्तै पर्याप्त निद्रा, सन्तुलित आहार, शारीरिक व्यायाममा सक्रिय हुने, धुम्रपान, मध्यपान तथा कडा किसिमका लागु पदार्थबाट मुक्त रहन प्रयास गर्ने, सकारात्मक सोचाइटिको विकास गर्ने, अस्को उक्साहट तथा बहकाउमा नलागी वास्तविक समस्याको कारण पता लगाउने प्रयास गर्ने, आफन्तहरुबाट दिईनी सल्लाहलाई ठीक वा वेठीक भनी छुट्टाउन कोशिश गर्ने, आत्मबल बढाउने, आफुलाई चिन्तामुक्त र खुशी रहने, आफ्नो समस्या अरुलाई खुलस्त भन्ने प्रयास गर्ने आदि ।

घर परिवारले के गर्ने ? :

परिवारका सदस्यहरुको दैनिक गतिविधीहरुको निगरानी राख्ने, फरक व्यवहार देखाउने तथा असल बाटोबाट अलमिग्न लागेका सदस्यहरुसंग आपसमा बसी छलफल गर्ने, परिवारका सदस्यहरुका भावनाको कदर र सम्मान गर्ने, मनोसामाजिक समस्यामा परि केहि समय अगाडि र पटक पटक मलाई बाँच्न मन छैन मन लागेको छ जस्ता अभिव्यक्ति दिईहरू र शंकास्पद व्यवहार देखाउँन् भने नजिकको परामर्शकेन्द्र तथा स्वास्थ्य संस्थामा लैजाने, चिकित्सकीय सल्लाह बमोजिमका औषधी नियमित खुवाउने, परिवारका शंकास्पद सदस्यलाई एकलै एकान्त वातावरणमा नछोड्ने, घातक औजार तथा औषधीहरु शंकास्पद व्यक्तिको पहुँचबाट टाढा राख्ने ।

समाज र समुदायले के गर्ने ? :

सकारात्मक सामाजिक सहयोग प्रणालीको विकास गर्ने, भावनात्मक सुस्वास्थ्यको अवसर सृजना गर्ने, मनोसामाजिक समस्यामा परेकाहरुका लागि परामर्श केन्द्रको व्यवस्था गर्ने तथा त्यसको सुचना विस्तार गर्ने, जीवनदेखि निराश भएका तथा मानिसिक तनावमा रहेका व्यक्तिहरुलाई सहयोगी संघ संस्थाहरुमा जानका लागि उत्प्रेरणा प्रदान गर्ने तथा सहयोग गर्ने, शारीरिक र मानिसिक तथा सबैगात्मक परिवर्तन हरेक व्यक्तिको देखा पर्न सक्छ भन्ने वास्तविकता महशुश्रा गरी उपयुक्त वातावरण व्यवस्थापन गर्न सहजीकरण गर्ने ।

वैज्ञानिक प्रगतिहरुको उपभोगमा सहजिकरण गर्ने तथा अवरोध नगर्ने, पूरातनवादी व्यवहार, संस्कार तथा अभ्यासहरुलाई समय सापेक्षता तर्फ उन्मुख गराउन पहल गर्ने, बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा तथा दाईजो प्रथालाई सामाजिक अपराधको रूपमा स्वीकार गरी सामाजिक रूपमा त्यस्ता विसंगतिहरुको विरुद्धमा जुट्न क्रियाशिल रहने आदि ।

सरकारी तथा गैर सरकारी संघ संस्था, विद्यालय र कलेजहरूले के गर्ने ? :

परिवर्तित सन्दर्भमा द्रुन्द व्यवस्थापनलाई प्राथमिकता प्रदान गर्ने, समाजमा देखा परेका प्रमुख समस्याहरुको समाधान गर्ने साफा जिम्मेवारीको रूपमा स्वीकार गरी कार्यक्रमहरु कार्यान्वयन गर्न निरन्तरता प्रदान गर्ने, किशोरकिशोरी, युवा तथा प्रौढहरु लक्षित परामर्श केन्द्रहरुको विस्तार गर्ने, किशोरकिशोरी तथा युवाहरुमा जीवनोपयोगी